

# त्रैमासिक कर बुलेटिन

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५(३) सँग सम्बन्धित स्वतःप्रकाशन  
(२०८१ बैशाख १ देखि २०८१ असार मसान्तसम्म)



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

करदाता सेवा कार्यालय चन्द्रपुर

मधेश प्रदेश, रौतहट

## विषयसूची

1. कार्यालयको स्वरूप र प्रकृति .....	1
2. कार्यालयको काम, कर्तव्य र अधिकार.....	1
3. निकायमा रहने कर्मचारीको सङ्ख्या र कार्य विवरण .....	1
3.1 सङ्गठन संरचना र वर्तमान अवस्था .....	1
3.2 कार्यरत कर्मचारीको विवरण.....	2
4. कार्यालयबाट प्रदान गरिने सेवा .....	2
5. सेवा प्रदान गर्ने कार्यालयको शाखा र जिम्मेवार अधिकारी .....	2
5.1 शाखा र जिम्मेवार अधिकारी .....	2
5.2 शाखागत कार्य विवरण.....	3
5.2.1 सेवा शाखा/बायोमेट्रिक शाखा .....	3
5.2.2 सङ्कलन शाखा.....	3
5.2.3 आर्थिक प्रशासन शाखा .....	3
5.2.4. प्रशासन तथा जिन्सी शाखा .....	3
5.2.4 फाइल शाखा .....	4
6. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि .....	4
7. निर्णय गर्ने प्रक्रिया र अधिकारी.....	4
8. निर्णय उपर उजुरी सुन्ने अधिकारी .....	4
9. सम्पादन गरेको कामको विवरण .....	4
9.1 त्रैमासिक कार्य प्रगति विवरण .....	4
9.2 त्रैमासिक अवधिमा सम्पादित अन्य महत्वपूर्ण कार्यहरु.....	5
10. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण.....	6
10.1 कार्यालय प्रमुखको विवरण .....	6
10.2 सूचना अधिकारीको विवरण .....	6
11. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची .....	6
12. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधवाधिक विवरण .....	7
13. कार्यालयको वेभसाइट.....	7
14. कार्यालयले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता:.....	7
15. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण: .....	7
16. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण.....	7
अनुसूची १ .....	8
नागरिक वडापत्र (Citizen Charter) .....	8



## १. कार्यालयको स्वरूप र प्रकृति

कर प्रणालीलाई शासन व्यवस्थाको मेरुदण्डको रूपमा लिइन्छ। सुदृढ कर प्रणालीका माध्यमबाट नै राज्य प्रभावकारी ढङ्गले सञ्चालन हुने, दिगो आर्थिक विकास हासिल हुने र सेवा प्रभावकारी भई सुशासन कायम हुन्छ। कर प्रणाली अन्तर्गत कर नीति, कर कानून, कर प्रशासन र करदाता समेटिएका हुन्छन्। समयसापेक्ष कर नीति, सरल कानून, इमानदार करदाता, पारदर्शी, जिम्मेवार एवम् व्यवसायिक कर प्रशासन कर प्रणालीका आधार हुन्।

अतः कर प्रशासनलाई अझ सुदृढ र आधुनिक बनाई करदातालाई प्रदान गरिने सेवामा प्रभावकारिता ल्याई अधिकतम राजस्व परिचालन गर्न, करदाताको आवश्यकतामा आधारित करदाता शिक्षा आदि कार्यहरू कुशल तरिकाले सम्पादन गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६/०९/२१ को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय, सिमराको मातहत रहने गरी मिति २०७७/०६/०८ देखी यस कार्यालयले रौतहट जिल्ला अन्तर्गतका चन्द्रपुर, गुजरा, गरुडा, गढिमाई, वृन्दावन, फतुवा विजयपुर र कटहरिया नगरपालिका गरी सात वटा स्थानीय तहका करदाताहरूलाई सेवा प्रवाह गर्दै आइरहेको छ। यो कार्यालय रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा अवस्थित छ।

## २. कार्यालयको काम, कर्तव्य र अधिकार

- करदाता दर्ता गर्ने (आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, व्यक्तिगत स्थायी लेखा नम्बर),
- विवरण दर्ता गर्ने (मू.अ.क विवरण, आयविवरण, अन्तःशुल्क विवरण),
- अन्तःशुल्क इजाजतपत्र प्रदान गर्ने तथा नविकरण गर्ने,
- करदाता शिक्षा सम्बन्धी कार्यहरू गर्ने,
- करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, मू.अ.क. विवरण नदिने तथा आयविवरण दाखिला नगर्ने करदाताको सूची
- तयार गरी विवरण दाखिलाका लागि अनुरोध गर्ने,
- करदाताको अभिलेख अध्यावधिक गर्ने,
- कम्प्युटर बीजकको स्वीकृति प्रदान गर्ने,
- कर सम्बन्धी सूचना प्रवाह गर्ने तथा गुनासो सुनुवाइ गर्ने,
- बक्यौता असुली गर्ने र बक्यौता हिसाब मिलान गर्ने,

## ३. निकायमा रहने कर्मचारीको सङ्ख्या र कार्य विवरण

### ३.१ सङ्गठन संरचना र वर्तमान अवस्था

क्र.स.	पद	श्रेणी	सेवा	समुह	दरबन्दी	पद पूर्ति	रिक्त	कैफियत
१.	कर अधिकृत	रा.प तृतीय	प्रशासन	राजस्व	१	१	०	
२.	नायब सुब्बा	रा.प.अन.प्रथम	प्रशासन	राजस्व	२	१	१	
३.	डा.इ.सु.	रा.प.अन.प्रथम	विविध	विविध	१	१(करार)	०	
४.	ह.स.चा	श्रेणी विहिन	प्रशासन	सा.प्र	१	०	१	
५.	का.स	श्रेणी विहिन	प्रशासन	सा.प्र	१	१(करार)	०	
जम्मा					६	४	२	

### ३.२ कार्यरत कर्मचारीको विवरण

क्र.स	नाम र थर	पद	कैफियत
१	श्री पिताम्बर न्यौपाने	कर अधिकृत	
२.	श्री लाल बाबु यादव	नायब सुब्बा	
३.	श्री चक्रधर न्यौपाने	डा.इ.सु	
४.	श्री विरेन्द्र यादव	कार्यालय सहयोगी	
६.	श्री राजेश कुशवाहा	सुरक्षा गार्ड	
७.	श्री शोभा भट्टराइ पौडेल	स्विपर	

### ४. कार्यालयबाट प्रदान गरिने सेवा

- Personal PAN, Business PAN, Withholder PAN जारी गरिने ।
- मूल्य अभिवृद्धि करमा दर्ता र अन्तशुल्क इजाजतपत्र जारी तथा नविकरण गरिने ।
- करदाताको बायोमेट्रिक गरिने ।
- विधुतीय बीजक अनुमति प्रदान ।
- कर चुक्ता प्रमाणपत्र जारी गरिने ।
- स्थायी लेखा नं. स्थगन वा दर्ता खारेजी गरिने ।
- करदाताको कारोबार स्थलको ठाउँसारि, नामसारी, कारोबार थप लगायत शुरू दर्ता निकायबाट भएको संशोधनलाई अधवाधिक गरिने ।
- करदताले कर रकम दाखिला गर्दा गलत भएमा भौचर संशोधन गरिने ।

### ५. सेवा प्रदान गर्ने कार्यालयको शाखा र जिम्मेवार अधिकारी

#### ५.१ शाखा र जिम्मेवार अधिकारी

क्र.स.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नम्बर
१.	सेवा शाखा/सङ्कलन शाखा	कर अधिकृत पिताम्बर न्यौपाने	९८५५०१४६३४ (कार्यालय प्रमुख)
		नायब सुब्बा लालबाबु यादव	९८६८८२१०७१ (सूचना अधिकारी)
		डा.इ.सु. चक्रधर न्यौपाने	९८४५६८६१२०
२.	कर्मचारी प्रशासन/जिन्सी शाखा	नायब सुब्बा लालबाबु यादव	९८६८८२१०७१
३.	आर्थिक प्रशासन शाखा	लेखापाल उमेश यादव	९८४५२५७६२६
४.	बायोमेट्रिक शाखा	डा.इ.सु. चक्रधर न्यौपाने	९८४५६८६१२०
५.	दर्ता/चलानी/सोधपुछ शाखा	कार्यालय सहयोगी विरेन्द्र यादव	९८४५२६६७५३

## ५.२ शाखागत कार्य विवरण

### ५.२.१ सेवा शाखा/बायोमेट्रिक शाखा

१. बायोमेट्रिक विवरण लिने,
२. व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्ने,
३. व्यसाय दर्ता गर्ने,
४. कारोबारको विवरण अधवाधिक गर्ने(PDCR),
५. व्यसायको ठाउँसारी गर्ने,
६. व्यसायको खारेजी सम्बन्धी कार्य ।

### ५.२.२ सङ्कलन शाखा

१. मूल्य अभिवृद्धि कर समायोजन कर समायोजन सम्बन्धी कार्य गर्ने,
२. आयकर तथा मूल्य अभिवृद्धि कर बक्यौता असुली सम्बन्धी कार्य गर्ने,
३. बजार अनुगमन,
४. राजस्व भौचर संशोधन(Voucher PDCR)
५. द्रुत कर परीक्षणसम्बन्धी कार्य ।

### ५.२.३ आर्थिक प्रशासन शाखा

१. आन्तरिक राजस्व वभिगबाट प्राप्त अख्तियारी आम्दानी बाध्ने,
२. विभिन्न खर्च शीर्षकहरूमा खर्च गर्नको लागि गोस्वारा भौचर तयार गर्ने,
३. गोस्वारा भौचर अनुसार भुक्तानी आदेश तयार गरी स्वीकृतीको लागि पेश गर्ने,
४. स्वीकृत भुक्तानी आदेश को.ले.नि.का पठाई निकासालिने र खर्च गर्ने,
५. राजस्व रकम दैनिक रूपमा राजस्व खातामा जम्मा गर्ने, फाँटवारी तयार गर्ने,
६. कार्यलयमा प्राप्त हुन आएको धरौटी रकम धरौटी खातामा जम्मा गर्ने/फिर्ता गर्ने, सदर स्याहा गर्ने फाँटवारी तयार गरी प्रतिवेदन गर्ने,
७. मासिक प्रतिवेदन तयार गरी को. लि. नि. का र तालुक मन्त्रालय पठाउने ।
८. आर्थिक प्रशासनसँग सम्बन्धित श्रेस्ता सुरक्षित राख्ने,
९. कोष तथा लेखा नियन्त्रक कार्यलयबाट आन्तरिक लेखा परीक्षण गराउने र महालेखा परीक्षकको कार्यलयबाट खटिइ आएको टोली समक्ष अन्तिम लेखा परीक्षण गराउने,
१०. लेखा परीक्षणबाट बेरुजु देखिन आएमा सम्परीक्षण गराउने र फछ्यौँट गराउने ।

### ५.२.४. प्रशासन तथा जिन्सी शाखा

१. कार्यलयको दर्ता, चलानी तथा चिठ्ठीपत्र आदान प्रदानलाई व्यवस्थित बनाउने,
२. कार्यलयमा आवश्यक पर्ने सामानहरूकव खरिद आदेश स्वीकृत गराई खरिद गर्ने,
३. खरिद भएका सामानहरूको बिल संलग्न राखि दाखिला रिपोर्ट बनाई जिन्सी खातामा आम्दानी बाँध्ने,
४. जिन्सी खाताहरू अधवाधिक गर्ने,



५. कार्यलयमा रहेका प्रयोगमा ल्याउन नसकिने पुराना र जीर्ण जिन्सी सामानहरूको लागत तयार गरी लिलाम सम्बन्धी कार्य गर्ने,
६. आर्थिक वर्षको अन्तिममा जिन्सी निरीक्षण गराउने,
७. जिन्सी सामानहरू भण्डारमा सुरक्षित साथ राख्ने ।

#### ५.२.४ फाइल शाखा

१. फाइल संरक्षणसम्बन्धी कार्य,
२. फाइल व्यवस्थापनसम्बन्धी कार्य ।

### ६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

यस प्रतिवेदनको अनुसूची १ मा उल्लेख भएको नागरिक वडापत्र अनुसार ।

### ७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

क. निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवम् सूचनाको हकसम्बन्धी ऐन, २०६४, आयकर ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्त शुल्क ऐन, २०५८ लगायत प्रचलित कानूनबमोजिम ।

ख. निर्णय गर्ने अधिकारी:

अ. कर अधिकृत ।

आ. अधिकार प्रत्यायोजन भएको अवस्थामा नायब सुब्बा ।

### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

कार्यालयबाट हुने निर्णयको सम्बन्धमा आन्तरिक राजस्व कार्यालय, सिमराका प्रमुख कर अधिकृत तथा आन्तरिक राजस्व विभागका महानिर्देशक ।

### ९. सम्पादन गरेको कामको विवरण

#### ९.१ त्रैमासिक कार्य प्रगति विवरण

यस कार्यालयबाट संवत् २०८१ वैशाख १ देखि असार मसान्त सम्म सम्पादन भएका मुख्य मुख्य कार्यहरू देहायबमोजिम छन ।

#### क. राजस्व सङ्कलन

क्र.सं.	राजस्वको प्रकार	वैशाख महिना (रु हजारमा)		
		लक्ष्य	सङ्कलन	प्रतिशत
१.	आयकर	१७१८०	१४६५९	८५
२.	मूल्य अभिवृद्धि कर	१६०११	८४६७	५३
३.	अन्तशुल्क	११३०८	२५०	८
<b>वैशाख जम्मा</b>		<b>४४५०७</b>	<b>२३३७७</b>	<b>५३</b>

क्र.सं.	राजस्वको प्रकार	जेठ महिना (रु हजारमा)		
		लक्ष्य	सङ्कलन	प्रतिशत
१.	आयकर	१९०६०	१७३३७	९१
२.	मूल्य अभिवृद्धी कर	१६९६३	१३०७८	७७
३.	अन्तशुल्क	१२९३१	५९	०.००४
<b>जेठ जम्मा</b>		<b>४८९६१</b>	<b>३०४७४</b>	<b>६२</b>

क्र.सं.	राजस्वको प्रकार	असार महिना(रु हजारमा)		
		लक्ष्य	सङ्कलन	प्रतिशत
१.	आयकर	४९६४७	३९६५१	८०
२.	मूल्य अभिवृद्धी कर	२६६८९	३१७८०	११९
३.	अन्तशुल्क	१४०४२	९०४	६
<b>असार जम्मा</b>		<b>९०३८५</b>	<b>७२३३६</b>	<b>८०</b>

#### ख. करदाता दर्ता विवरण

क्र.सं.	परिसूचक	३ महिना (बैशाख, जेठ, असार) दर्ता संख्या
१.	व्यावसायिक स्थायी लेखा नम्बर दर्ता	२२८
२.	व्यक्तिगत स्थायी लेखा नम्बर दर्ता	७६१
३.	मूल्य अभिवृद्धी करमा दर्ता	४२
४.	अन्तःशुल्क	६
<b>जम्मा</b>		<b>१०३७</b>

#### १.२ त्रैमासिक अवधिमा सम्पादित अन्य महत्वपूर्ण कार्यहरू

१. कर वक्यौता सङ्कलनको लागि विशेष प्रयास: आयकर तथा मूल्य अभिवृद्धी करमा दर्ता रही विवरण तथा कर दाखिला गर्न बाँकी रहेका करदाताहरूको सामाजिक सन्जाल तथा सरोकारवालाहरूमाझ प्रचारप्रसार र प्रकाशन गरिएको साथै निरन्तर फोन सम्पर्क, सङ्कलन भ्रमण र व्यक्तिगत रूपमा पत्राचार गरिएको ।

#### २. बजार अनुगमन तथा निरीक्षण:


- अवैध मदिरा नियन्त्रण समितिको बैठक बसी प्रहरी सँग संयुक्त रूपमा बजार अनुगमन गरिएको ।
- व्यवसायीलाई करको दायरामा ल्याउन बजार अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिइयो ।

#### ३. करदाता शिक्षा तथा अन्तरक्रीया कार्यक्रम:



- आर्थिक ऐन २०८१ ले ल्याएका छुट तथा सुविधाहरुको प्रचारप्रसार तथा कार्यक्रम गरिएको। साथै सम्बन्धी करदाताहरुलाई सम्पर्क गर्ने, पत्राचार गर्ने तथा परामर्श गर्ने कार्य गरिएको।

४. सन्जाल तथा वेबसाइट अपडेट: वर्तमान सूचना प्रविधिको युग र समयको मागलाई मध्यनजर गरी सामाजिक सन्जालमा नियमित सूचना सम्प्रेषण गर्ने जिज्ञासाहरुको सम्बोधन गर्ने र वेबसाइटलाई समेत अध्यावधिक गरिएको।



## १०. कार्यालय प्रमुख र सूचना अधिकारीको विवरण

### १०.१ कार्यालय प्रमुखको विवरण

क्र.सं.	कार्यालय प्रमुखको नाम/थर	पद र श्रेणी	सम्पर्क नम्बर	इमेल
१.	पिताम्बर न्यौपाने	कर अधिकृत/रा.प.तृ	९८५५०१४६३४	<a href="mailto:Tso-chandrapur@ird.gov.np">Tso-chandrapur@ird.gov.np</a>

### १०.२ सूचना अधिकारीको विवरण

क्र.सं.	सूचना अधिकारीको नाम/थर	पद र श्रेणी	सम्पर्क नम्बर	इमेल
१.	लालबाबु यादव	नायब सुब्बा/रा.प.अन. प्र.	९८६८८२१०७१	<a href="mailto:Tso-chandrapur@ird.gov.np">Tso-chandrapur@ird.gov.np</a>

## ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- आयकर ऐन (संशोधन सहित), २०५८
- आयकर नियमावली (संशोधन सहित), २०५९
- मूल्य अभिवृद्धि कर ऐन (संशोधन सहित), २०५२
- मूल्य अभिवृद्धि कर ऐन (संशोधन सहित), २०५३
- अन्तःशुल्क ऐन, २०५८ र अन्तःशुल्क नियमावली (संशोधन सहित), २०५९
- मदिरा ऐन, २०३१ र मदिरा नियमहरु (संशोधन सहित), २०२३
- आयकर निर्देशिका (संशोधन सहित), २०६६
- मूल्य अभिवृद्धि कर निर्देशिका (संशोधन सहित), २०६९

- अन्तशुल्क निर्देशिका (संशोधन सहित), २०६८
- विधुतीय विजक सम्बन्धी कार्यविधि, २०७४(संशोधन सहित)
- पूँजीगत लाभकर सम्बन्धी निर्देशिका (संशोधन सहित), २०७२

## १२. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधवाधिक विवरण

आ.व. २०८०/०८१ आम्दानी र खर्चको विवरण:

क्र.सं.	बजेट उपशिर्षक	बजेट निकाशा(रु)	खर्च	खर्च(%)	बाँकी(%)
१.	चालुगत खर्च	८२७००००	५४५०२६१	६५.९०	३४.१०
२.	पूँजीगत खर्च	२०००००	१४६०९८	७३.०४	२६.९५

## १३. कार्यालयको वेभसाइट

<https://ird.gov.np/branch/tso-chandrapur>

## १४. कार्यालयले प्राप्त गरेको बैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता:

- प्राप्त नभएको।

## १५. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धी निवेदन र सो उपर सूचना दिएको विवरण:

- लिखित रूपमा सूचना माग नभएको, मौखिक रूपमा नियमित सूचना प्रदान गरिएको।

## १६. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण

यस कार्यालयका सूचनाहरु कार्यालयका सूचनापाटी लगायत आन्तरिक राजस्व विभागको वेभसाइट [www.ird.gov.np/branch/tso-chandrapur](http://www.ird.gov.np/branch/tso-chandrapur) र कार्यालयको फेसबुक आइडी करदाता सेवा कार्यालय चन्द्रपुर बाट प्राप्त गर्न सकिन्छ।

## करदाता सेवा कार्यालय चन्द्रपुर

### नागरिक चार्टर (Citizen Charter)

क्र.सं.	कार्य विवरण	पेश गर्नुपर्ने कागजातहरू	कार्य सम्पादन गर्न लाग्ने समय	लाग्ने कर / दस्तुर	सम्पर्क शाखा/कोठा .नं	गुनासो सुन्ने अधिकारी
१.	स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र प्रदान गर्ने	आन्तरिक राजस्व विभागको वेबसाइटमा गइ अनलाइन रजिष्ट्रेशन फर्म भरी <a href="http://www.ird.gov.np">www.ird.gov.np</a> मा लगइन गरी submission number सहित सम्बन्धित व्यक्तिले देहायका कागजातहरू पेश गर्नु पर्नेछ । <ul style="list-style-type: none"> <li>व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>नेपाली नागरिकताको प्रतिलिपि</li> <li>कारोबार आफ्नै घरमाजग्गामा गर्ने भए जग्गाधनी प्रमाणपत्रको / प्रतिलिपि र बहालमा रहने भए बहाल सम्झौताको प्रतिलिपि ।</li> <li>निकायको हकमा प्रबन्धपत्रविधानको प्रतिलिपि ,विनियम ,नियमावली , तथाछाप र संस्थाको अधिकार प्रत्यायोजन पत्र ।</li> </ul>	सोही दिन	दरखास्त फाराममा रु. १० को टिकट	कोठा नं . १	कार्यालय प्रमुख
२ .	युजर आइडी र पासवर्ड लिने	<ul style="list-style-type: none"> <li>सम्बन्धित व्यक्ति आफै उपस्थित भई वा आधिकारिक व्यक्ति मार्फत कार्यालयमा निवेदन दिनुपर्ने ।</li> </ul>	सोही दिन	रु१० कटको टि	कोठा नं .१	कार्यालय प्रमुख
३.	मूल्य अभिवृद्धि कर विवरण पेश गर्ने र भेरिफिकेशन गर्ने	<ul style="list-style-type: none"> <li>करदाता स्वले विभागको साइटमा गइ विवरण भर्ने मू.अ.क दाखिला गर्ने र आफ्नै आइडि मार्फत भेरिफाइ गर्ने ।</li> </ul>	सोही दिन	विवरण अनुसार तिर्नु पर्ने कर रकम	कोठा नं. २	कार्यालय प्रमुख
४.	आय विवरण पेश गर्ने	<ul style="list-style-type: none"> <li>आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र Online Entry गरी भेरिफाइ गर्ने ।</li> <li>पूर्वानुमानिक कर विवरण (D-01) फाराम भरी राजस्व दाखिला गर्ने बैकमा राजस्व रकम सहित विवरण पेश गर्नु पर्ने</li> </ul>	सोही दिन	विवरण बमोजिम तिर्नुपर्ने कर रकम	कोठा नं .२	कार्यालय प्रमुख
५ .	अनुमानित करको विवरण र किस्तावन्दीमा कर दाखिला	<ul style="list-style-type: none"> <li>Online विवरण भरि चालु आ .व. को पौष अन्त्य सम्मको ४० प्रतिशत, चैत्र मसान्तसम्म ७० प्रतिशत र असार मसान्तसम्म १०० प्रतिशत हुने गरी कर रकम दाखिला गर्नुपर्ने ।</li> </ul>	सोही दिन	विवरण बमोजिम तिर्नुपर्ने रकम	कोठा नं . १	कार्यालय प्रमुख

६ .	कर दाखिलको प्रमाण/ कर चुक्ताको प्रमाणपत्र प्रदान गर्ने	<ul style="list-style-type: none"> <li>पूर्वानुमानित कर तिर्ने (D-01) विवरण पेश गर्ने करदाताले User ID र पासवर्ड आफै बनाएर वा कार्यालयबाट User ID र Password लिई आफै करचुक्ता प्रिन्ट गर्ने ।</li> <li>अन्य करदाताको हकमा विभागको साइटमार्फत प्रविष्ट गरी कार्यालयमा सम्पर्क गर्ने ।</li> </ul>	बाँकी बक्यौता नरहेमा सोही दिन र बाँकी बक्यौता रहेमा बाँकी बक्यौता चुक्ता गरे पश्चात	निवेदनमा रु . १० को टिकट <ul style="list-style-type: none"> <li>कर दाखिला प्रमाण</li> <li>कर चुक्ता माग भएको मितिसम्मको आय विवरण र सो बमोजिम तिर्नुपर्ने सम्पूर्ण कर रकम ।</li> </ul>	कोठा नं .१	कार्यालय प्रमुख
७ .	कर संकलन , बक्यौता ,बेरुजु असुल उपर गर्ने	<ul style="list-style-type: none"> <li>कार्यालयबाट माग भए बमोजिम</li> </ul>	सोही दिन	रकमको हकमा असुल हुन बाँकी रकम	कोठा नं .१	कार्यालय प्रमुख
८ .	व्यक्तिगत स्थायी लेखा नम्बर लिनु पर्ने	<ul style="list-style-type: none"> <li>आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा लगइन गरी personal e-pan मा click गरी सो मा उल्लिखित विवरण भरि Submission Number सहित कार्यालयमा सम्पर्क राख्नुपर्छ ।</li> </ul>	कार्यालयमा सेवान्नाहीको चापलाई हेरी यथासक्य सोही दिन	दस्तुर नलाग्ने	कोठा नं . १	कार्यालय प्रमुख
९.	अन्त शुल्क इजाजतपत्र जारी नवीकरण गर्ने	<ul style="list-style-type: none"> <li>अनलाईन (Online) कम्प्युटरको माध्यमबाट निवेदन भरी सम्बन्धित व्यक्ति आफै उपस्थित भई देहायका कागजातहरु पेश गर्नुपर्ने ।</li> <li>दर्ता प्रमाणपत्रको प्रतिलिपि</li> <li>इजाजतपत्र नवीकरणका लागि स्वयं लगइन गरी गर्न सकिने ।</li> <li>राजस्व दाखिला भौचरको प्रतिलिपि ।</li> </ul>	सोही दिन	अन्त शुल्क दरबन्दी बमोजिम	कोठा नं . १	कार्यालय प्रमुख
१०.	संस्था नवीकरण सिफारिस	<ul style="list-style-type: none"> <li>संस्थाको पत्र र वित्तीय विवरणको प्रतिलिपि राजस्व , दाखिला भौचरको प्रतिलिपि</li> </ul>	सोही दिन	कानून बमोजिम लाग्ने कर रकम	कोठा नं .२	कार्यालय प्रमुख
११.	स्था.ले. .नं प्रमाणपत्रमा संशोधन	<ul style="list-style-type: none"> <li>सम्बन्धित निकायबाट शंसोधन भएको पत्रको प्रतिलिपि, सक्कल स्था ले. .नं. प्रमाणपत्र र निवेदन सहित सम्बन्धित व्यक्ति</li> </ul>	सोही दिन	दस्तुर नलाग्ने	कोठा नं .२	कार्यालय प्रमुख
१२.	स्था ले. नं. . स्थगन	<ul style="list-style-type: none"> <li>सम्बन्धित निकायबाट दर्ता खारेजी भएको पत्रको प्रतिलिपि , सक्कल स्थाई लेखा नम्बर दर्ता प्रमाणपत्र र निवेदन सहित सम्बन्धित व्यक्ति</li> </ul>	कार्यालयमा सेवान्नाहीको चापलाई हेरी बढीमा ७ दिन	कानून बमोजिम लाग्ने सम्पूर्ण कर रकम	कोठा नं .१	कार्यालय प्रमुख